


सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६५  
को नियम ३ बमोजिम २०८२ साल बैशाख १ गते देखि असार मसान्तसम्मको  
आ.व. २०८२ बैशाख १ गते देखि असार मसान्त सम्म सम्पादित प्रमुख क्रियाकलापहरुको विवरण



जिल्ला प्रशासन कार्यालय, रुपन्देही ।

मिति २०८२/०३/३२

सहायक प्रमुख जिल्ला अधिकारी

स्वतः प्रकाशन

(Proactive Disclosure)

लोक तन्त्रलाई संस्थागत गर्ने कार्यको लागि सूचना प्रवाहलाई महत्वपूर्ण औजारको रूपमा लिन सकिन्छ । सुशासनको मेरुदण्डको रूपमा रहेको सूचना सम्बन्धी हक नेपालको संविधानले धारा २७ मा व्यवस्था गरेको छ । सूचनाको हकलाई संविधानले नै मौलिक हकको रूपमा प्रत्याभूत गरे अनुरूप राज्यबाट हुने कार्यसम्पादनहरूलाई लोकतान्त्रिक पद्धति अनुरूप खुला तथा पारदर्शी बनाई सार्वजनिक महत्वको सूचनामा आम नागरिकहरूको पहुँचलाई सरल र सहज बनाउनको लागि सूचनाको हक सम्बन्धी ऐन, २०६४ तथा नियमावली, २०६५ को नीतिगत व्यवस्था समेत भएको छ । नेपाल सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको साझा आकांक्षालाई पुरा गर्ने दीर्घकालीन सोचका साथ केन्द्रीय सरकारको प्रतिनिधिको हैसियतले जिल्ला भित्र रहेका सरकारी तथा सार्वजनिक निकायहरूसँग उचित समन्वय, सहजीकरण र सहकार्य गर्ने कार्य जिल्ला प्रशासन कार्यालयले गर्दै आएको छ । सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी ऐन, २०६५ को नियम ३ बमोजिम जिल्ला प्रशासन कार्यालय, रुपन्देहीबाट मिति २०८२ साल बैशाख १ गते असार मसान्तसम्म सम्पादन गरिएका मुख्य मुख्य कार्यहरूको जानकारी आम नागरिकहरूलाई होस भन्ने अभिप्रायका साथ तयार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देही

मिति: २०८२/०३/३२



सहायक प्रमुख जिल्ला अधिकारी

## १. जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको सामान्य परिचय

विश्व मानचित्रमा समुद्री सतहबाट १०० मिटरदेखि १२१९ मिटर सम्मको उचाईमा रहेको यो जिल्ला ८३° १२'१६ देखि ८३° ३८' ७" पूर्वी देशान्तर र २७° २०' ००" देखि २७° ४७' २५" उत्तरी अक्षांशमा फैलिएको छ । नेपालको ७ प्रदेशहरू मध्ये २०७८ सालको जनगणना अनुसार लुम्बिनी प्रदेशको कूल जनसंख्या ५१२४२२५ रहेको छ । यस जिल्लाको कूल क्षेत्रफल १३६० वर्ग किलोमिटर छ जसमध्ये खेतीयोग्य जमिन ८५,१२२ हेक्टर र ३२००६ हेक्टर बन जंगलले ढाकेको छ । यस जिल्लामा ५ निर्वाचन क्षेत्र, १ उपमहानगरनगरपालिका, ५ नगरपालिका, १० गाउँपालिका रहेका छन् । २०७८ सालको जनगणना अनुसार यस जिल्लामा रहेको कूल जनसंख्या ११,२१,९५७ जसमध्ये महिला ५,७१,४७९ (५०.९%) पुरुष ५,५०,४७८ (४९.१%) लैङ्गिक अनुपात ९६.३३ (पुरुष प्रति महिला) रहेको देखिन्छ । बार्षिक जनसंख्या बृद्धिदर २.४०% र जनघनत्व ८२५ व्यक्ति प्रतिवर्ग कि.मि.रहेको छ । अपाङ्गता भएको जनसंख्या १.६% मध्ये महिला १.४% र पुरुष १.९% रहेको छ ।

यो जिल्लाको पूर्वमा नवलपरासी (व.सु.प.) जिल्लाको सुनवल र रामग्राम नगरपालिका, तथा पाल्पिनन्दन गाउँपालिका पश्चिममा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका र शुद्धोधन गाउँपालिका, उत्तरमा अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका र पाल्पा जिल्लाको तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका तथा दक्षिणमा छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको महाराजगंज र सिद्धार्थनगर जिल्लाका सिमानासँग रोहिणी गाउँपालिका सिद्धार्थनगर नगरपालिका मायादेवी, कोटहीमाई, मर्चवारी, सम्मरीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका जोडिएका छन् र खुला सीमाना रोहिणी गाउँपालिकादेखि लुम्बिनी सांस्कृतिक नगरपालिका सम्मको ७०.२० कि.मि. खुला सीमाना रहेको छ । ४ गाउँपालिका, २ नगर नगरपालिका केही वडा भारतको महाराजगञ्ज र सिद्धार्थनगर जिल्लासँग जोडिएको छ । सीमा पिलर १३५ वटा सीमा पिलर १ वटा रिफ्रेन्स सीमा स्तम्भ ४० वटा सीमा नाका रहेको यस जिल्लाको दक्षिण सीमामा जोडिएका मुख्य नाकाहरू बेलहिया, भगवानपुर, मनहरापुर, अमवा, सेमरपानी, कदमहवा, खैराघाट, ठोटी, चण्डीघाट, दुबेथुमुवा, हडवड, कालीदह रहेका छन् ।



सहायक प्रमुख जिल्ला अधिकारी



## २. जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको स्वरूप तथा प्रकृती:

नेपालको ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालय केन्द्रिय प्रतिनिधिकोरूपमा रही जिल्लामा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु यस कार्यालयको मुख्य कार्य हो। यस कार्यालयका काम, कर्तव्य र अधिकारहरूलाई मूलतः स्थानीय प्रशासन ऐन, २०२८ ले व्यवस्था गरेको छ। जिल्लामा विकास निर्माण कार्यहरूको लागि उपयुक्त वातावरण निर्माण गर्न सहयोग र सहजीकरण, विपद् व्यवस्थापन, आपूर्ति व्यवस्थापन, सेवा प्रवाहको अनुगमन, प्रचलित कानूनमा तोकिएका विषयहरूमा न्याय निरूपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरू सम्पादन गरी जिल्लामा सुशासनको प्रत्याभूति दिने कार्यमा लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको हुन्छ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले जिल्लालाई शान्त, सुरक्षित र समुन्नत बनाउने दुरदृष्टि (Vision) का साथ विधिको शासन अवलम्बन गरी शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउँदै प्रभावकारी सार्वजनिक सेवा प्रवाहको माध्यमद्वारा सुशासनको प्रत्याभूति गर्ने लक्ष्य (goals) हरू लिएर काम गरिरहेको छ। यी लक्ष्यहरू प्राप्तिका लागि यस कार्यालयले सुरक्षा निकायहरूको समन्वयात्मक परिचालनद्वारा जिल्लामा शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउने, विधिको शासन सुनिश्चित गर्ने, विपद्को एकीकृत र समन्वयात्मक व्यवस्थापन गर्ने, आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, मानव अधिकारको संरक्षण गर्ने र पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्य (objectives) हरूलाई आत्मसात गरेको छ।

## ३. मूल ध्येय (vision)

रुपन्देही जिल्लामा शान्ति, सुव्यवस्था र अमनचयन कायम राख्दै शान्त र सुशासनयुक्त समाजको स्थापना गरी “समृद्ध नेपाल सुखी नेपाली” को साझा राष्ट्रिय आकांक्षालाई साकार तुल्याउने।

## ४. उद्देश्य (objectives)

- शान्ति, सुरक्षा र सुव्यवस्था
- सहजीकरण
- समन्वय
- सुशासन

## ५. जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको काम, कर्तव्य र अधिकार:

- जिल्लामा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने।
- नागरिकता प्रमाण पत्र (नयाँ, बंशज, तथा प्रतिलिपि) वितरण गर्ने।
- E-Passport विद्युतीय राहदानीको Enrollment, बायो मेट्रिक तथा भेलिडेसन एवं राहदानी वितरण।
- नाबालक परिचय पत्र
- आदिवासी जनजाती, दलित खसआर्य प्रमाणित।
- नाता सहितको पारिवारिक पेन्सन सिफारिश।



- आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन ।
- राष्ट्रिय परिचयपत्र सम्बन्धी विवरण संकलन र विभागबाट प्राप्त भएका कार्ड वितरण ।
- हातहतियार र खरखजानाको ईजाजत सम्बन्धी सिफारिस र नियन्त्रण ।
- विस्फोटक पदार्थ सिफारिस र नियमन ।
- विपद् व्यवस्थापन सम्बन्धी कार्य गर्ने ।
- विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन ।
- सवारी साधन सञ्चालन सम्बन्धी कानूनको कार्यान्वयन ।
- गैरसरकारी संघ, संस्था दर्ता, नविकरण नियमन ।
- स्थानीय प्रशासन सञ्चालन ।
- अख्तियार दुरुपयोग अनुसन्धान सम्बन्धी कार्य ।
- बाल कल्याण तथा बाल अधिकारको संरक्षण ।
- भ्रष्टाचार नियन्त्रण ।
- कार्यालय निरीक्षण तथा अनुगमन/सुशासन कायम राख्ने ।
- कल्याण धन र बेवारिसी धनको व्यवस्थापन ।
- चिठ्ठा, जुवा आदिको नियन्त्रण ।
- सार्वजनिक स्थानमा अवाञ्छित व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण ।
- मुआब्जा निर्धारण तथा वितरण ।
- पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र सिफारिस ।
- जिल्ला भित्र रहेको नेपाल सरकारको सबै रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने ।
- लागू औषध नियन्त्रण तथा अवैध घरेलु मदिरा नियन्त्रण सम्बन्धी कार्य ।
- सवारी साधन संचालन सम्बन्धी कानूनको कार्यान्वयन सम्बन्धी कार्य ।
- जिल्ला स्थित कारागारको अनुगमन, नियमन र नियन्त्रण सम्बन्धी कार्य ।
- स्थानीय तहसँगको समन्वयमा जिल्ला भित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सम्बन्धी कार्य ।
- कानून बमोजिम तोकिए अनुसार विभिन्न मुद्दाको सुरु कारवाही र किनारा गर्ने सम्बन्धी कार्य ।
- सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने सम्बन्धी कार्य ।
- निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन सम्बन्धी कार्य ।
- लोकसेवा आयोगबाट अधिकार प्रत्यायोजन भए बमोजिमका कार्य गर्ने ।
- छन्द प्रभावितको पहिचान तथा राहत वितरण ।
- जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग ।
- राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना सङ्कलन र विश्लेषण ।

सहायक प्रमुख जिल्ला अधिकारी




- जिल्लामा संचालित विकास निर्माणका कार्यहरूमा सहयोग गर्ने ।
- सार्वजनिक निकायबाट प्रवाह हुने सेवा प्रवाहको अनुगमन गर्ने ।
- जिल्लामा रहेका सार्वजनिक सम्पतिको संरक्षण गर्ने ।
- नेपाल सरकार र गृह मन्त्रालयबाट निर्देशित अन्य कार्यहरू ।
- निशुल्क राहदानी एवं राष्ट्रिय परिचय पत्रको फारम भर्ने कार्य ।

#### ६. जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको दरबन्दी विवरण

नेपाल सरकार  
गृह मन्त्रालय

#### जिल्ला प्रशासन कार्यालय, रुपन्देही स्विकृत संगठन संरचना र दरबन्दी



7

सहायक प्रमुख जिल्ला प्रशासकिय अधिकारी

७. जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा रहने कर्मचारीको पद, शाखा, कोठा नम्बर र सम्पर्क न सहितको विवरणः

क्र.सं.	कर्मचारीको नाम थर	पद	मोवाईल नं.	कोठा नं.	शाखा
१.	बासुदेव घिमिरे	प्र.अ.जि.	९८५७०७७७७७	१०१	
२.	चिरन्जिवी राना	स.प्र.जि.अ.	९८५७०१८७७७	१०२	
३.	अयोध्या प्रसाद भण्डारी	स.प्र.जि.अ.	९८५७०३५१११	१०३	
४.	विक्रम थापा	प्र.अ.	९८५७०६४४५०	१०४	प्रशासन शाखा
५.	राजु नेपाल	प्र.अ.	९८४१३४८६१०	४	राहदानी/नागरिकता
६.	राधिका पाण्डे	प्र.अ.	९८४७०२७१६१	५	राहदानी/नागरिकता
७.	प्रेम रोकाहा	प्र.अ.	९८५७०१०३४६	३	राहदानी/नागरिकता
८.	जिना श्रेष्ठ	ना.सु.	९८६१२८६१०९	१०	राहदानी शाखा
९.	अमृता न्यौपाने	ना.सु.	९८६७०२२९५६		
१०.	प्रकाश पाण्डे	खरिदार	९८५७०५९१९९		
११.	अमृत बुढाप्रीथि	क.अ.	९८६६६५७५८२		
१२.	कल्पना पन्थी	का.स.	९८६७४१९७१७	८	राहदानी वितरण शाखा
१३.	स्मिता श्रेष्ठ	रि.स्व.सेवक	९८४७०६८५७१		
१४.	लक्ष्मी पाण्डे	ना.सु.	९८४७०८११९७	७	नागरिकता शाखा
१५.	खगिराम घर्ति मगर	ना.सु.	९८६९८७९८५६		
१६.	गोकर्णराज पुरी	खरिदार	९८४९०९५१४९		
१७.	रोशन आले	क.अ.	९८६४४९८३४३		
१८.	मिना सुवेदी पौडेल	खरिदार	९८४६८६०५५८		
१९.	दुर्गा अधिकारी	का.स.	९८४७५१०५२३		
२०.	कल्पना पौडेल	ना.सहजकर्ता	९८४७१९७९३५		
२१.	रिङ्कु हरिजन	ना.सु.	९८०७५८२६०६		
२२.	माधव पौडेल	खरिदार	९८५७०५९०००		
२३.	गोबिन्द रेग्मी	खरिदार	९८६७३०९२५२		
२४.	विनोद भट्टराई	क.अ.			
२५.	कमल किशोर झा	का.स.	९८०४४३७२६५		
२६.	सुनिता खाती खान	ना.सहजकर्ता	९८१२९०८२३६	२	दर्ता/चलानी शाखा
२७.	रिता आचार्य	का.स.	९८४७०३५८११	१	नागरिक सहायता कक्ष
२८.	रुपा ज्ञवाली	ना.सु.	९८४७२३११८१	२०२	संस्था दर्ता शाखा
२९.	सुशिला लामिछाने	सुशिला लामिछाने	९८४७२७८६१७	१०१	प्र.जि.अ.सचिवालय



सहायक प्रमुख जिल्ला अधिकारी

३०.	जितेन्द्र महतो	का.स.	९८४७५४१९९६		प्र.जि.अ.सचिवालय
३१.	तारा प्रसाद पोखरेल	ना.सु.	९८५७०६३१५१	२०१	प्रशासन शाखा
३२.	नारायण पन्थी	ना.सु.	९८४७१०८६१२		
३३.	प्रियङ्का भट्ट	ना.सु.	९८४८७२६११२		
३४.	राधा उपाध्याय पन्थी	ना.सु.	९८४७२४६६५१		
३५.	शम्भु मण्डल	का.स.	९८७३८८१३६		
३६.	मधुकर रायमाझी	लेखापाल	९८५७०३१०२६	२०३	लेखा शाखा
३७.	बालकृष्ण आचार्य	ना.सु.	९८४१५२६३३१	३०१	मुद्रा शाखा
३८.	बिष्णु घिमिरे	खरिदार	९८४९१००८४३		
३९.	गिता लम्साल भट्टराई	क.अ.	९८४७०६२०८९		
४०.	लालमन यादव	का.स.	९८१४४३३४४३		
४१.	सुवर्ण गिरी	का.स.	९८१४४६३६१७		निशुल्क राष्ट्रिय परिचयपत्र र राहदानी फारम भर्ने शाखा
४२.	खेम बहादुर गुरुङ्ग	ह.स.चा	९८४७०२०३९१		
४३.	धनबहादुर गुरुङ्ग	ह.स.चा	९८४७५४६०४४		
४४.	कमल बहादुर ज्ञवाली	ह.स.चा	९८६४४१०५८५		
४५.	दुजमन भण्डारी मगर	प्र.ह.	९८४७४८०९७२		
४६.	राम बहादुर रायमाझी	प्र.ह.	९८५७०९०१७२		
४७.	अमृत पौडेल	दर्ता अपरेटर	९८४९९३९२३१	१२	
४८.	कल्पना सुनार	दर्ता अपरेटर	९८११९१३११४		
४९.	मुनाल वि.क.	दर्ता अपरेटर	९८४११३५१४१		
५०.	राकेश यादव	सहयोगी	९८१७५२६३५४		



सहायक प्रमुख जिल्ला अधिकारी

८. जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु:

क. स्थानीय प्रशासन शाखा

- ठाडो उजुरी वा शान्ति सुरक्षा सम्बन्धी कार्य
- संघ संस्था दर्ता, नविकरण, संशोधन र शाखा विस्तार,
- भारतीय पेन्सन, रहलपहल, शपथ पत्र सम्बन्धी विवरण,
- जनजाति, मधेशी, दलित, मुस्लिम प्रमाणित,
- छापाखाना तथा पत्रपत्रिका दर्ता,
- हतियार दर्ता, नविकरण र नामसारी,
- नाबालक परिचय पत्र जारी,
- पारिवारिक विवरण प्रमाणित,
- दुई नाम थर, जन्ममिति प्रमाणित,
- आपूर्ति व्यवस्थापन तथा बजार अनुगमन,
- गुनासो व्यवस्थापन तथा सहजिकरण,
- विपद् व्यवस्थापका कार्यहरु,

ख. राहदानी सम्बन्धी सेवा :

- राहदानीका लागि फोटो खिचाउने कार्य,
- विभागबाट प्राप्त भएका राहदानीहरु वितरण,


ग. नयाँ नागरिकता शाखा :

- बंशजको आधारमा नागरिकता वितरण,
- बैवाहिक अंगिकृत नागरिकता वितरण,
- कर्मचारी परिवारको नाताले दिईने नागरिकता वितरण,
- आमाको नामबाट जारी गरिने नागरिकता,
- अंगिकृतका सन्तानलाई दिईने नागरिकता,
- गैरआवासिय नेपाली नागरिकता वितरण,

घ. प्रतिलिपि नागरिकता शाखा :

- नागरिकता प्रमाणपत्रको प्रतिलिपि वितरण,
- नाम थर, ठेगाना, जन्ममिति संसोधन,



  
महसुस प्रमुख जिल्ला अधिकारी 10

- नागरिकता अभिलेख प्रमाणिकरण,

**ड. मुद्दा शाखा :**


- विभिन्न मुद्दा दर्ता र व्यवस्थापन,
- सवारी दुर्घटना तथा क्षतिपूर्ति सम्बन्धी मुद्दा रेखदेख,
- अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा रेखदेख
- सार्वजनिक अपराध निर्मूलिकरण तथा मेलमिलापमा सहजीकरण,
- ठाडो उजुरी सम्बन्धी कार्यहरू
- मिटरब्याज सम्बन्धी कार्यहरू,

**च. राष्ट्रिय परिचयपत्र शाखा :**

- नागरिकता प्रमाण पत्र प्राप्त व्यक्तिहरूको वैयक्तिक तथा जैविक विवरण संकलन,
- राष्ट्रिय परिचय पत्रको विवरण दर्ता
- राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण संशोधन,


**९. जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा रहेका शाखाका जिम्मेवार अधिकारी:**


सि.नं.	शाखाको नाम	जिम्मेवार अधिकारी	सम्पर्क नं.
१	स्थानीय प्रशासन शाखा	नारायण पन्थी	९८४७९०८६१२
२	नागरिकता शाखा	खगिराम घर्ति मगर	९८६९८७९८५६
३	नागरिकता प्रतिलिपि शाखा	रिङ्कु हरिजन	९८०७५८२६०६
४	राहदानी शाखा	जिना कुमारी श्रेष्ठ	९८६१२८६१०९
५	मुद्दा शाखा	बालकृष्ण आचार्य	९८४१५२६३३१
६	लेखा शाखा	मधुकर रायमाझी	९८५७०३१०२६
७	दर्ता चलानी शाखा,	सुनिता खाती	९८१२९०८२३६
८	नागरिक सहायत कक्ष	रिता आचार्य	९८४७०३५८११



९	संघ/संस्था शाखा	रुपा ज्ञवाली	९८४२३११८१
१०	सचिवालय	सुशिला लामिछाने	९८४७२७८६१७
११	राष्ट्रिय परिचय पत्र शाखा	अमृत पौडेल	९८५७०४९३९२

१०. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

क्र.सं.	सेवा सुविधाहरुको विवरण	आवश्यक पर्ने कागजातहरु/प्रमाणहरु	लाग्ने समय	लाग्ने दस्तुर	कैफियत
<b>१. शान्ति सुरक्षा सम्बन्धी</b>					
	निवेदन वा जानकारी	शान्ति सुरक्षा सम्बन्धी निवेदन वा जानकारी	तुरुन्तै	निवेदन भए रु.१०१- को टिकट	अदालतको कार्यक्षेत्र वा अन्य अधिकार क्षेत्रको निवेदन वा जानकारीका सम्बन्धमा तत् तत् नियममै जानुपर्ने।
<b>२. नागरिकता सम्बन्धी</b>					
	बंशज नेपाली नागरिकता	<ol style="list-style-type: none"> <li>अनसूची १ को फारममा नगरपालिका (ना.पा.) वा गाउँपालिकाको वा सम्बन्धित वडाको सिफारिश,</li> <li>बाबुको नागरिकता प्रमाण पत्र र विवाहित महिला भए पतिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि। सो नभए दाजु वा वंशज खुल्ने नजिकको नातेदारको प्रतिलिपि,</li> <li>पिता वा पतिको नागरिकता प्रमाण पत्रबाट भिड्ने व्यक्तिबाट सनाखत, सो नभए दाजु वा भाई वा नजिकको अभिभावकको सनाखत,</li> <li>उक्त प्रमाणहरु पेश हुन नसकेमा बंशज खुल्ने प्रमाणहरु</li> <li>एस.एल.सी.वा ए.स.ई.ई.उत्तिर्ण गरेको भए चारित्रिक प्रमाणपत्र र लब्धांकको प्रतिलिपि/जम्ममिति खुल्ने प्रमाण (शैक्षिक/जन्मदर्ता)</li> <li>फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति) बसाई सराई गरी आउनेको हकमा देहायको थप प्रमाण :- <ol style="list-style-type: none"> <li>स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट</li> </ol> </li> </ol>	प्रमाण पुगेमा उसै दिन	रु.१०१- को टिकट	

	जारी भएको बसाईसराईको प्रमाणपत्र, २. जग्गाधनी प्रमाणपूर्जा वा ३. नक्सा पास प्रमाणपत्र वा ४. पानी, बिजुली, टेलिफोन महशुल कार्ड जस्ता प्रमाण			
बैवाहिक अंगीकृत नागरिकता (महिलाका लागि)	१. अनुसूची ७ को फारममा नगरपालिका वा गाउँपालिकाको सम्बन्धित वडाको सिफारिस, २. पतिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, ३. विवाहदर्ता प्रमाणपत्र र नाता प्रमाणपत्रको प्रतिलिपि, ४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण, ५. पतिको सनाखत, पति नभएमा नजिकको नातेदारको सनाखत र निजको नागरिकताको प्रमाणपत्र, ६. फोटो २ प्रति (कर्मचारी परिवार भए थप २ प्रति)			
कर्मचारी परिवारका लागि	१. अनुसूची १ (बंशज) अथवा अनुसूची ७ वैवाहिक अंगीकृत) प्रमाणित सिफारिश फारम, २. जिल्लामा कार्यरत नेपाल सरकारको स्थायी कर्मचारी, सरकारी संस्थान, विश्वविद्यालय वा सामुदायिक विद्यालयमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षक भएको प्रमाण, ३. सम्बन्धित कार्यालयबाट सिफारिश गरेको पत्र, ४. फोटो २ प्रति (बंशज) ३ प्रति (बैवाहिक अंगीकृतका लागि) ५. पिता/पति,बाबु/आमाको नागरिकता प्रमाण पत्र सहित सनाखत ।	प्रमाण पुगेकोमा उसै दिन	रु.१० को टिकट	
गैरआवासीय नेपाली नागरिकता	१. अनुसूच ८ को ग, घ, च, २. विदेशी मुलुकको नागरिकता र राहदानी ३. नेपाली नागरिकता परित्याग पत्र (नेपाली नागरिकता भएमा) ४. नेपालमा भएका नातेदारको नागरिकता, नाता प्रमाणित र सनाखत	प्रमाण पुगेकोमा उसै दिन .	रु.१०१- को टिकट	
वंशज, वैवाहिक अंगीकृत, अंगीकृत तथा जन्मका आधारमा नेपाली	१. ढाँचा अनुसारको अनुसूची फारम प्रमाणित गरी/गाउँपालिका/नगरपालिकाबाट सिफारिश भएको । २. सक्कल वा झुत्रो नागरिकता वा नागरिकता प्रमाण पत्र नम्बर वा जारी मिति र जारी गर्नेको विवरण खुलेको प्रमाण,	प्रमाण पुगेकोमा उसै दिन	रु.१०१- को टिकट	

नागरिकताको प्रतिलिपि	३. बसाईसराई गरी आएका अन्य जिल्लाहरूबाट नागरिकता प्रमाण पत्र लिएका व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्र, जग्गाधनी प्रमाण पूर्जा र घर निर्माण गर्ने स्वीकृति पत्र, ४. अभिलेख नागरिकता प्रमाणपत्र जारी गर्ने कार्यालयबाट झिकाइनेछ।			
नाम, थर, उमेर फरक परेको विवरण सम्बन्धी	१. निवेदन, २. नागरिकता प्रमाणपत्रको सक्कल र प्रतिलिपि, ३. नेपालबाट एस.एल.सी.वा सो सरहको उमेर खुलेको प्रमाणपत्र ४. शैक्षिक संस्थाको सिफारिश पत्र, ५. सम्बन्धित गाउँपालिका/नगरपालिकाको सिफारिशपत्र, ६. राष्ट्रिय परीक्षा बोर्डमा व्यहोरा सच्चाउन सिफारिश, गर्नुपर्दा एस.ई.ई उत्तीर्ण गरेको ६ महिना भित्र आवेदन दिइसकेको हुनुपर्छ।			

### ३. नाबालिक परिचयपत्र

नाबालक परिचय पत्र तथा प्रतिलिपि सम्बन्धी	१. तोकिएको ढाँचा बमोजिमको निवेदन फारम र सिफारिश, २. बाबु र आमाको सक्कलै नागरिकता तथा प्रतिलिपि, ३. बाबु र आमाको विवाह दर्ता प्रमाण, ४. बाबु र आमासँगको नाता प्रमाण, ५. बच्चाको जन्म दर्ताको सक्कल र प्रतिलिपि ६. बसाई सराई गरी आउनेको हकमा बसाई सराईको प्रमाण र स्थायी बसोबासको प्रमाण, ७. कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिश, ८. बच्चाको ३ प्रति पासपोर्ट साईजको फोटो, ९. नाबालिक परिचय पत्र हराई वा झुत्रो भई प्रतिलिपि लिनुपर्ने भएमा सिफारिश सहितको निवेदन तथा सक्कलै झुत्रो तथा व्यहोरा खुल्ने प्रमाण पेश गर्नुपर्नेछ।	सबै प्रमाण पुगेमा दस्तखत दिएकै दिन	रु.१०१- को टिकट प्रतिलिपिका लागि रु.२० को टिकट दस्तुर लाग्नेछ।	
--	--	------------------------------------	--	--



### ४. प्रमाणित सम्बन्धी

आदिवासी, जनजाति, दलित र अन्य प्रमाणित सिफारिश सम्बन्धी	१. निवेदन, २. नगरपालिका/गाउँपालिकाको सिफारिश ३. नगरपालिकाको प्रतिलिपि ४. बाहिरी जिल्लाको नागरिकता भएमा बसाईसराई	प्रक्रिया पुगेपछि	रु.१०१- को टिकट	
कुनै व्यहोरा प्रमाणित सम्बन्धी	१. व्यहोरा खुलेको निवेदन, २. गाउँपालिका/नगरपालिकाको सिफारिश पत्र,	प्रक्रिया पुगेपछि	रु.१०१- को टिकट	

*(Signature)*  
सहायक प्रमुख जिल्ला अधिकारी

		३. नागरिकताको प्रतिलिपि ४. अन्य प्रमाण			
पेन्सन सम्बन्धी प्रमाणित/सिफारिस		१. व्यहोरा खुलेको निवेदन, २. गाउँपालिका/नगरपालिकाको सिफारिश पत्र, ३. पेन्सनरसँगको नाता प्रमाणित, ४. आवश्यकताअनुसार पारिवारिक विवरण, ५. नागरिकताको प्रतिलिपि, ६. पेन्सन सम्बन्धी कागजातका प्रतिलिपि ७. अन्य प्रमाण	प्रक्रिया पुगेपछी	रु.१०१- को टिकट	
<b>५. राहदानी सम्बन्धी</b>					
राहदानी		राहदानी आवेदनको Online फारम (Appointment date सहितको) साथ व्यक्ति स्वयं उपस्थित भई फोटो खिच्ने। १. नागरिकताको सक्कल र प्रतिलिपि १ प्रति, २. राष्ट्रिय परिचयपत्रको सक्कल कागजात, ३. केरमेट भएको वा म्याद सकिएको भए सक्कलै राहदानी, ४. बसाई सरी आएकाको हकमा बसाई सराईको प्रमाणपत्र, ५. विवाह भै आएको महिलाको हकमा विवाह दर्ता प्रमाण र पतिको नागरिकता, ६. कर्मचारी वा कर्मचारी परिवारको हकमा कार्यालयको सिफारिश समेत	राहदानी विभागबाट प्राप्त हुनासाथ	सामान्य प्रक्रियाको लागि रु.५,०००।- हराएको विग्रिएको हकमा रु.१०,०००।-	अन्यत्र जिल्लाबाट बसाई सरी आएको भए नागरिकताको अभिलेख बुझेर मात्र राहदानीका लागि सिफारिश गरिनेछ।
नाबालिक परिचयपत्रको आधारमा राहदानी		राहदानी आवेदनको Online फारम (Appointment date सहिको) साथ नाबालक स्वयं उपस्थित भई फोटो खिच्ने। १. बसाई सरी आएकाको हकमा बसाई सराईको प्रमाणपत्र,	राहदानी विभागबाट प्राप्त हुनासाथ	१० बर्ष मूनीको लागि रु.२५००।- र सो भन्दा माथि रु.५०००।-	हराएको केरमेट भएको हकमा यस कार्यालयबाट राहदानी बनाउँदा रु.१०,०००।- (राहदानी विभागबाट बनाउँदा रु.१५,०००।-) राजश्व बुझाउनु पर्नेछ।
राहदानीमा संशोधन गर्नुपर्ने अवस्था		जम्ममिति, नाक, थर ठेगाना, पेशा आदि जुन विषयमा संशोधन गर्नुपर्ने हो सो को प्रमाणको प्रतिलिपि, सक्कल राहदानी र सो को प्रतिलिपि पेश गरी स्वयंले यो बारेमा संशोधन गरी पाउँ भनि निवेदन दिने।	सोही दिन राहदानी विभागमा सिफारिश गरिने।	नियमानुसार	"
<b>६. हातहतियार इजाजत सम्बन्धी</b>					



हातहतियार ईजाजत	१. निवेदन, २. नागरिकताको प्रमाणपत्रको सक्कल र प्रतिलिपि ३. गाउँपालिका/नगरपालिकाको सिफारिश	प्रक्रिया पुगेपछि	रु.१०।- को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिम	नयाँ हातहतियार लिन वा नामसारी गर्न जिल्ला सुरक्षा समितिको निर्णय आवश्यक हुनेछ।
हातहतियार नामसारी सम्बन्धी	१. निवेदन, नागरिकता प्रमाण पत्रको नक्कल तथा इजाजतपत्र र दुईपक्ष बीचको कागज, २. हकदार भएमा नाता खुल्ने ३. नामसारी हुने व्यक्तिको शारीरिक तथा मानसिक स्वच्छता सम्बन्धी पत्र, ४. स्थानीय प्रहरीबाट बुझ्नेको चालचलन प्रतिवेदन	प्रक्रिया पुगेपछि	रु.१०।- को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिम	
हातहतियार नवीकरण सम्बन्धी	१. सम्बन्धित व्यक्तिको निवेदन र संकलन इजाजत पत्र	प्रक्रिया पुगेपछि	रु.१०।- को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिम	
हातहतियार इजाजत प्रतिलिपि सम्बन्धी	१. निवेदन, २. नागरिकताको प्रमाणको नक्कल र झुत्रो वा इजाजत नम्बर खुल्ने प्रमाण	प्रक्रिया पुगेपछि	रु.१०।- को टिकट तथा हातहतियार खरखजाना नियमावली बमोजिम	
बिष्फोटक पदार्थ	१. तोकिएको ढाँचामा निवेदन, २. संस्था/प्रतिष्ठानको आधिकारिकता, ३. अन्य विषय नियमावली बमोजिम	" "	" "	
<b>७. संस्था, पत्रपत्रिका तथा छापाखाना सम्बन्धी</b>				
संस्था दर्ता सम्बन्धी	१. रितपूर्वकको निवेदन, २. तदर्थ समितिको भेलाको निर्णय, ३. विधानको ४ प्रति र सो मा तदर्थ समितिको पदाधिकारीहरूको दस्तखत (विधानको नमूना) कार्यालयको बेभसाईटमा रहेको), ४. तदर्थ समितिका पदाधिकारीहरूको नेपाली नागरिकाको प्रमाणपत्र र व्यक्तिगत विवरण ५. सम्बन्धित पालिकाको सिफारिशपत्र	प्रक्रिया पुगेपछि	रु.१०००।-	
संस्था नवीकरण	१. रितपूर्वकको निवेदन, २. कार्य समितिको निर्णयको प्रतिलिपि ३. लेखापरीक्षण प्रतिवेदन, ४. लेखापरीक्षणको अडिटर्स ईजाजत पत्र ५. बार्षिक प्रगति प्रतिवेदन, ६. कार्यक्षेत्रसँग सम्बन्धित पालिकाको ७. संस्था दर्ता प्रमाणपत्रको सक्कल	प्रक्रिया पुगेपछि	नियमानुसार.	



सहायक प्रमुख जिल्ला अधिकारी

		८. करचुक्ता प्रमाणपत्र ९. नवीकरण गर्नु अघि भएको साधारण सभाको निर्णयको प्रतिलिपि			
	संस्था नवीकरण	१. रितपूर्वकको निवेदन, २. कार्य समितिको निर्णयको प्रतिलिपि ३. लेखापरीक्षण प्रतिवेदन, ४. लेखापरीक्षणको अडिटर्स ईजाजत पत्र ५. बार्षिक प्रगति प्रतिवेदन, ६. कार्यक्षेत्रसँग सम्बन्धित पालिकाको ७. संस्था दर्ता प्रमाणपत्रको सक्कल ८. करचुक्ता प्रमाणपत्र ९. नवीकरण गर्नु अघि भएको साधारण सभाको निर्णयको प्रतिलिपि	प्रक्रिया पुगेपछि	नियमानुसार	
	संस्थाको विधान संशोधन	१. रित पूर्वकको निवेदन, २. तोकिएको फारममा साविकमा भएको स्वीकृत विधानमा थपघट गर्नुपर्ने कारण समेत खुलाई सधारण सभाको कम्तिमा दुई तिहाई बहुमतको निर्णयको प्रतिलिपि, ३. तीन महले - संशोधन हुने विधानको दुई प्रति (साविकमा भएको व्यवस्था, हाल संशोधन गर्न लागिएको अवस्था र संशोधन गर्नुपर्ने कारण), ४. स्वीकृत सक्कल विधान र प्रमाणपत्र तथा सो को प्रतिलिपि	प्रक्रिया पुगेपछि	नलाग्ने	
	संस्था दर्ता प्रमाण पत्र तथा स्वीकृत विधानको प्रतिलिपि सम्बन्धी	१. रितपूर्वकको निवेदन, २. कार्य समितिको निर्णयको प्रतिलिपि, ३. संस्था दर्ता प्रमाणको झुत्रो/सक्कल वा विवरण खुलेको प्रमाण	प्रक्रिया पुगेपछि	रु.१०१- को टिकट र निवेदन प्रत्येक पानाको रु.१०१-	
	जिल्लामा शाखा खोल्ने संस्थाको सम्बन्धी	१. मूल कार्य समितिको सिफारिश तथा जिल्ला शाखाको निवेदन, २. संस्थाको कार्य समितिको निर्णय, ३. प्रमाणपत्र तथा विधानको प्रतिलिपि, ४. जिल्ला शाखाका पदाधिकारीहरूको नागरिकता तथा व्यक्तिगत विवरण, ५. कार्यालयमा रहने पालिकाको सिफारिश,	प्रक्रिया पुगेपछि	रु.१०१- को टिकट	
	पत्रपत्रिका दर्ता सम्बन्धी	१. प्रकाशक/सम्पादकको निवेदन र पत्रपत्रिकाको किसिम/साईज खुलाईएको विवरण २. प्रकाश तथा सम्पादनको ४ प्रति फोटो र नागरिकताको प्रतिलिपि, ३. प्रकाशक संस्था भए संस्थाको छाप प्रबन्धपत्र वा संस्थाको स्वीकृत विधान, प्रमाणपत्र	प्रक्रिया पुगेपछि	नियमानुसार	यसमा सूचना विभागबाट "नाम" को सम्बन्धमा स्वीकृत लिएर कार्य सम्पन्न

		नविकरण भएको प्रमाण, कर तिरेको प्रमाण, अडिट रिपोर्ट, संचालकहरूको बैठकको निर्णय समतेका कागजातहरूको प्रतिलिपि, ४.सम्पादक हुन उत्तीर्ण गरी १० बर्ष पत्रपत्रिकामा संलग्न रहेको प्रमाण, ५.मुद्रकको सिफारिश र प्रमाणपत्रको प्रतिलिपि तथा मुद्रकले कर तिरेको प्रमाणपत्र,			हुनेछ।
	छापाखाना संचालन सम्बन्धी इजाजत	१. निवेदन, २. छापाखाना दर्ता भएको निकायको प्रमाणपत्र र प्रतिलिपि, ३. कुनै संस्था वा संचालकहरू रहेको भए संस्था वा संचालकहरूको निर्णयको प्रतिलिपि र स्वीकृत विधान तथा अन्य प्रमाणको प्रतिलिपि तथा संस्था वा कम्पनिको भए छाप तथा संस्थाका लागि आधिकारिक व्यक्तिको विवरण तथा फोटो, व्यक्तिको विवरण तथा फोटो, व्यक्तिको भए फोटो ५ प्रति	प्रक्रिया पुगेपछि	नियमानुसार	
८. विपद् व्यवस्थापन र राहत सम्बन्धी :- विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार "प्राकृतिक विपद्" भन्नाले हिमपात, असिना, हिमपात बिस्फोटन, अतिबृष्टि, अनावृष्टि, बाढी, पहिरो तथा भू-स्खलन, डुबान, आँधि, हुरी बतास, चट्याङ, शीतलहर, तातो हावाको लहर, चट्याङ्ग, भूकम्प, ज्वालामुखी बिस्फोट, डढेलो वा यस्तै अन्य प्राकृतिक विपदबाट उत्पन्न जुनसुकै विपद् सम्झनु पर्दछ।					
	राहत सम्बन्धी	१. सम्बन्धित व्यक्ति/हकवालाको निवेदन, २. नागरपालिका/गाउँपालिकाको सिफारिश, ३. सक्कल प्रहरी मुचुल्का, ४.नागरिकताको प्रतिलिपि (मृतक, हकदार, मुचुल्कामा बस्ने साक्षीको) ५.मृत्यु भएको हकमा हकदारको नाता खुलेको कागज	प्रक्रिया पुगेपछि	निशुल्क	३० दिन भित्र निवेदन दिई सक्नुपर्ने।
	विपद्को घटनामा परी मृत्यु भएमा	परिवारको १ जना मृत्यु भएमा रु.२ लाख।			
	तत्कालिन राहत	विपदका कारण आगलागी, डुबान, आँधि, हुरी बतास, बाढी, पहिरो, शीतलहर, तातो हावा "लु", चट्याङ्ग, भूकम्प, असिन आदिका कारण घर बहाल, आवास नष्ट भएमा वा खाद्यन्न बाली वाजग्मा जमिन वा पसल व्यवसाय नोक्सानी भए तत्काल गुजाराको लागि खाद्यन्न समेत नभएका परिवारका लागि रु.५,०००।- देखि २०,०००।- सम्म बराबरको रकम वितरण गरेको।			
९. राष्ट्रिय परिचय पत्र					
	राष्ट्रिय परिचय पत्र विवरण दर्ता	१. तोकिएको ढाँचाको निवेदन, २.सक्कल नेपाली नागरिकताको प्रमाणपत्र ३.बाबु/आमाको नागरिकता प्रमाणपत्र प्रतिलिपि			



	(उपलब्ध भएसम्म) ४. नागरिकताको प्रमाण पत्रमा जम्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाण वा गाउँपालिका/नगरपालिकाको सिफारिश, ५. विवाहित महिलाको हकमा सक्कल विवाह दर्ता प्रमाण पत्र (नागरिकतामा पतिको नाम उल्लेख नभएमा) ६. बसाई-सराई गरेकाहरुको हकमा सक्कल बसाईसराई			
राष्ट्रिय परिचय पत्र वितरण	१. विवरण दर्ता गर्दा उपलब्ध गराएको Enrollment Receipt, २. सम्बन्धित व्यक्ति स्वयं उपस्थित भई विद्युतीय ओठछाप दिनुपर्ने।	विभागबाट कार्ड प्राप्त भएपछि	निशुल्क	

१०. मिति २०८१ श्रावण १ गते देखि असार मसान्त सम्ममा यस कार्यालयले गरेका नवप्रवर्तनात्मक कार्यहरु :-

- मिति २०८१/०५/०१ गते देखि यस कार्यालय भित्र निशुल्क राहदानी/राष्ट्रिय परिचय पत्रको फारम भने व्यवस्था मिलाईएको।
- सोही मितिबाटै कार्यालयका लागि आवश्यक पर्ने निशुल्क फारम भने/निवेदन लेख्ने र कार्यालय सम्बन्धी कुनै पनि जानकारी चाहिएका नागरिक सहायता कक्षाको व्यवस्था मिलाईएको।
- प्रणाली मार्फत स्थानीय तहबाट नागरिकता सिफारिश गर्ने व्यवस्था मिलाईएको।
- मिति २०८१/१२/१८ र १९ गते २१ जना कर्मचारीहरुलाई नागरिकता तथा राष्ट्रिय परिचय पत्र व्यवस्थापन शाखा एवं जिल्ला प्रशासन कार्यालयको समन्वयमा तालिम दिई मिति २०८१/१२/२८ गते देखि स्थानीय पालिकाहरु मार्फत राष्ट्रिय परिचयपत्र वितरण कार्य संचालन गरिएको।
- सहज, छिटो, छरितो एवं झन्झट मुक्त र तत्काल सबै शाखा सम्बन्धी जानकारी प्राप्त गर्न सम्पूर्ण शाखामा नयाँ कोड नम्बर राखिएको।
- मिति २०८१/१२/२८ गते देखि कार्यालय परिषरमा (तातो चिसो) स्वच्छ खानेपानीको प्रबन्ध मिलाईएको।

१२. निर्णय गर्ने प्रक्रिया र अधिकारी

- निर्णय गर्ने प्रक्रिया : सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५, सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४, सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगायत अन्य प्रचलित कानून बमोजिम
- निर्णय गर्ने अधिकारी  
प्रमुख जिल्ला अधिकारी  
✓ सहायक प्रमुख जिल्ला अधिकारी: प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम प्रशासकीय अधिकृत: प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम।

सहायक प्रमुख जिल्ला अधिकारी



१३. सम्पादन गरेको कामको विवरण :

आ.व.०८१/०८२ को श्रावण १ गते देखी २०८२ असार मसान्त सम्म जिल्ला प्रशासन कार्यालय, रुपन्देहीद्वारा सम्पादन गरिएका सेवा प्रवाहको बार्षिक प्रगति विवरण

क्र.सं.	सम्पादित प्रमुख कार्यालयहरु	उपलब्धी	
१.	नागरिकता वितरण	बंशज	९९२७
		बैबाहिक अंगिकृत	५८८
		अंगिकृतका सन्तान	१९
		आमाको नामवाट जारी भएका ना.प्र.प	४
		गैरआवासिय नागरिकता	९४
		नागरिकता त्याग	७२
		जम्मा	१०७०४
	प्रतिलिपि	जम्मा	१०१४६
२.	राहदानी	नयाँ राहदानी जारी	२११०९
		राहदानी वितरण	१९१००
३.	राष्ट्रिय परिचयपत्र	विवरण दर्ता	११७६१
		कार्ड वितरण	३२०२
६	मुद्दा	दर्ता	२५५
		फछ्यौट	१७८
		ठाडो उजुरी दर्ता	४७
		ठाडो उजुरी फछ्यौट	४७
		कृयाखर्च क्षतिपूर्ति	१०५
		बृद्ध महिला, अपाङ्ग, जेष्ठ नागरिक एवं पीडित व्यक्तिहरुको हितमा मालपोत कार्यालयमा पत्राचार	१०
		मा.प.से.गरी सार्वजनिक स्थानमा हो हल्ला गर्नेलाई कारवाही	-
		मिटर व्याज सम्बन्धी निवेदन	२४७
		मिटर व्याज सम्बन्धी निवेदनको फछ्यौट	१५७
		बैदेशिक रोजगार सम्बन्धी उजुरी दर्ता	१२६
		बैदेशिक रोजगार सम्बन्धी उजुरी फछ्यौट	१२६
		५.	विपद् व्यवस्थापन राहत वितरण
मृतक संख्या - ९ जना	१६,०००००।-		
विपद् पिडितलाई आर्थिक सहायता/क्षतिपूर्ति	२१,८५,०००।-		
६.	स्थानीय प्रशासन	नाबालक परिचयपत्र	९००
		आ.ज.,मधेशी,दलित प्रमाणित	३०४५
		पेन्सन सिफारिश/व्यक्ति प्रमाणित	२२३०

		पत्रपत्रिका दर्ता	-
		छापाखाना दर्ता	-
		हातहतियार ईजाजत नविकरण	१०६
		हातहतियार नामसारी	४
७.	वैठक	कार्यालय प्रमुखको वैठक	१२
		जिल्ला सुरक्षा समिति	३६
		प्रदेश स्तरीय सुरक्षा गोष्ठी	१
		भारतीय समकक्षीहरूसँगको सुरक्षा बैठक	१
		अन्तर जिल्ला प्र.जि.अ.को समन्वय बैठक	२
		विपद् सम्बन्धी वैठक	९
		विविध वैठक	२५
८.	गुनासो व्यवस्थापन	हेलो सरकारवाट प्राप्त गुनासो	-
		फछौट	
		बाँकी	
९.	संघ/संस्था	नयाँ दर्ता	११९
		नविकरण	९६५
१०.	रासायनिक पदार्थ विक्री वितरण तथा प्रयोग गर्न अनुमति	सिफारिश	२३
११.	आर्थिक प्रशासन	चालु तर्फ खर्च	३३,५०,५१४०।९० ९६.६० प्रतिशत
		पूँजीगत तर्फ खर्च	२७,९७,३९१।- ९६.३३ प्रतिशत
१२.	राजश्व	संस्था दर्ता/नविकरण	१४,१३,६८०।-
		हातहतियार/पत्रपत्रिका/छापाखाना	१३,११३००।-
		राहदानी	११,५२,७१,५००।-
		न्यायिक दण्ड जरिवाना	१०,८१,८४०।-
		अन्य राजश्व	१३,८६,५८४।६४
		जम्मा	१२,०४६,४९०४।६४

#### १४. कार्यालय प्रमुख, गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको नाम

- कार्यालय प्रमुख:  
नाम: बासुदेव धिमिरे  
पद : प्रमुख जिल्ला अधिकारी
- सूचना अधिकारी/ गुनासो सुन्ने अधिकारी  
सहायक प्रमुख जिल्ला अधिकारी श्री चिरन्जिवि राना

#### १५. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची:

- स्थानीय प्रशासन ऐन, २०२८
- सूचनाको हक सम्बन्धी ऐन, २०६४



*(Signature)*  
सहायक प्रमुख जिल्ला अधिकारी

- मुलुकी अपराध संहिता, २०७४
- नेपाल नागरिकता ऐन, २०६३
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४
- राहदानी ऐन, २०२४
- संस्था दर्ता ऐन, २०३४
- जग्गा प्राप्ती ऐन, २०३४
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४
- लागु औषध (नियन्त्रण) ऐन, २०३३
- हातहतियार तथा खरखजाना ऐन, २०१८
- उपभोक्ता संरक्षण ऐन, २०७५
- अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८
- भ्रष्टाचार नियन्त्रण ऐन, २०५९
- आवश्यक पदार्थ नियन्त्रण ऐन, २०१७
- आवश्यक बस्तु संरक्षण ऐन, २०१२
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- नेपाल नागरिकता नियमावली, २०६३
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७५
- राहदानी नियमावली, २०६७
- संस्था दर्ता नियमावली, २०३४
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५
- लागु औषध (नियन्त्रण) ऐन, २०३३
- हातहतियार तथा खरखजाना नियमावली, २०२८
- उपभोक्ता संरक्षण नियमावली, २०७६
- विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
- गृह प्रशासन सुदृढीकरण योजना, २०६८
- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
- गृह मन्त्रालय र अन्तरगत कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०६९



#### १६. सूचनाको हक अन्तर्गत सूचनाको हक माग्ने र पाउनेको विवरण

२०८२ बैशाख १ गते देखि असार मसान्त सम्म लिखित रुपमा सूचना माग गर्न नआएको तथापी मौखिक रुपमा भने सूचना प्रदान गर्दै आईरहेको

### १७. निष्कर्ष:

लोकतन्त्रमा सूचनाको हकलाई महत्वपूर्ण औजारको रूपमा लिने गरिन्छ । सूचनाको पहुँच सबै नागरिकहरूमा सहजै उपलब्ध हुनुपर्छ भन्ने लोकतन्त्रका मान्यता अनुरूप मौलिक हकको रूपमा सूचनाको हकको व्यवस्था गरिएको हो । सार्वजनिक निकायद्वारा सम्पादन भए गरेका काम कारबाहीहरूको कानून बमोजिम सबै नागरिकलाई औचित्यका आधारमा जानकारी हुनुपर्दछ भन्ने मान्यता अनुरूपनै यस कार्यालयबाट सूचनाको हक सम्बन्धी ऐनले व्यवस्था गरे बमोजिम सूचना प्रकाशन गर्दै आएको छ । सुशासनको प्रमुख खम्बाको रूपमा रहेको सूचनाको हकलाई थप प्रभावकारी बनाउन आम नागरिकमाझ यसको पहुँचलाई विस्तार गर्नु पर्दछ । राज्यले लिएको आकांक्षा पुरा गर्न समावेशी लोकतन्त्र, कानूनी राज्य, विधिको शासन, पारदर्शिता, जवाफदेहिता, सुशासन जस्ता सूचकहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । आम नागरिकको आकांक्षा पुरा गर्न र राज्य प्रतिको अपनत्व अनुभूति गराउन सरोकारवाला सबैले कानून सम्मत, तथ्यपरक, विश्वसनीय तथा औचित्यपूर्ण सूचना प्रवाह र सार्वजनिक गर्नु आजको आवश्यकता हो र यथार्थ पनि यहि नै हो ।



*(Signature)*  
सहायक प्रमुख जिल्ला अधिकारी